



आ.व. २०७४/०७५ को प्रथम त्रैमासिक सम्मको वित्तीय परिणाम

वासलात				
		लेखा परिक्षण नभएको	लेखा परिक्षण नभएको	लेखा परिक्षण नभएको
क्र.सं.	विवरण	यस त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो त्रैमासिकको अन्त्य सम्ममा	अघिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	५१,५९३,२४४,११२	४८,२३३,८८४,४४९	३६,९३२,२५५,३८५
१.१	चुत्का पूँजी	३,०९६,४२८,६२५	३,०९६,४२८,६२५	२,१६७,५००,०००
१.२	जगेडा तथा कोष	४,८६६,०३६,४११	४,६८८,५८२,३३१	३१८,२१३,५२१
१.३	जीवन बीमा कोष	४३,३६५,३२३,९४६	४०,१८३,४१८,३६४	३४,२८९,८०३,०८६
१.४	महाविपत्ती कोष जगेडा	२६५,४५५,१२९	२६५,४५५,१२९	१५६,७३३,७७८
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	५१,५९३,२४४,११२	४८,२३३,८८४,४४९	३६,९३२,२५५,३८३
२.१	स्थिर सम्पत्ति (खुद)	३०९,५०५,८८९	३१४,०५१,५७१	३१४,५८२,६७०
२.२	दीर्घकालिन लगानी तथा कर्जा	२२,३५६,७०१,७४८	१४,३८३,५२९,६१३	११,६६०,१४६,७०३
२.३	बीमालेखको धितोमा कर्जा	६,५६९,२१८,०६९	५,८९३,११४,७७२	४,३४०,४०९,४०६
२.४	खुद चालु सम्पत्तिको धितोमा कर्जा	२२,३५२,८९८,६८८	२७,६३७,४६२,३०१	२०,६०८,१६४,५१६
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	४,९१९,७१८	५,७२९,१९२	८,९५२,०८७
२.६	नाफा नोक्सान हिसावबाट सारेको नोक्सान	-	-	-
खुद चालु सम्पत्तिको विवरण				
३	चालु सम्पत्ति कर्जा तथा पेशीहरु (३.१ देखि ३.३ सम्म)	२४,३२६,६११,७२०	३०,४६६,९५४,८८७	२१,८२५,४८४,२८२
३.१	नगद तथा बैंक मौज्दात	८२,२४०,२३७	५४१,०२७,६४४	४५,३१७,१५६
३.२	अल्पकालिन लगानी तथा कर्जा	२०,८६९,३८२,८०२	२७,२८३,७५८,५९०	१९,४२८,९८०,८३३
३.३	अन्य सम्पत्ति	३,३७४,९८८,६८०	२,६४२,१६८,६५३	२,३५१,१८६,२९३
४	चालु दायित्व तथा व्यवस्थाहरु (४.१ देखि ४.४ सम्म)	१,९७३,७१३,०३७	२,८२२,४९२,५८६	१,२१७,३१९,७६६
४.१	चालु दायित्व	५८३,३३९,०३७	१,५०४,६७५,२८०	३९८,७८३,०९०
४.२	असमाप्त जोखिम बापत व्यवस्था	३५५,४८३,७०८	३४७,४८३,७०८	३०७,४८३,७०८
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	७६३,४७२,६३३	७३९,४१२,१५१	३४८,४३४,१४६
४.४	अन्य व्यवस्था	२७१,४१७,६५३	२३७,९२१,४४७	१६२,६१८,८२३
नाफा-नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	३०१,७१९,२५३	६४९,६४८,११४	१०४,३६३,६६१
१.१	आय व्यय हिसावबाट सारेको	१०१,५५४,५२१	३८०,०९९,११२	६७,४००,७००
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	२००,१६४,७३३	२३१,१५८,१६९	३६,९६२,९६१
१.४	व्यवस्था फिर्ता	-	-	-
१.५	अन्य आम्दानी	-	३८,३९०,८३३	-
२	व्यवस्था तथा खर्चहरु (२.१ देखि २.८)	१२४,२६५,१७३	२४४,६४९,५६९	४५,३९६,६०३
२.१	व्यवस्थापन खर्च	१०,२७७,६४१	१३१,१३०,६९३	१०,५२१,५९३
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	४९,०९९,४७३	८१,९६७,६४५	२४,०७२,८४४
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	२२,०२७,४२९	३९,६८६,३४३	६,३४२,२१२
२.७	आयकर	४२,८६०,६२९	(८,१३५,११२)	४,४५९,९५४
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
खुद नाफा/नोक्सान (१-२)		१७७,४५४,०८०	४०४,९९८,५४५	५८,९६७,०५८
*कम्पनीको बीमाक्षीय मूल्याङ्कन पश्चात् प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।				

एकिकृत आय-व्यय हिसाब				
१	आय (१.१ देखि १.७ सम्म)	६,०७०,१५४,६०९	१५,८२५,३६५,५८२	३,८९१,९८५,५२६
१.१	बीमाशुल्क (खुद)	३,७५३,९०४,८२०	१२,०५८,३७२,२४४	२,६६०,५६२,२६५
१.२	पुनर्बीमा कमिशन आय	२,०००,०००	२०,२०८,२८८	२,०००,०००
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	९३०,०१५,८२१	२,५०३,०१३,८७८	४६८,६७५,७४८
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	२६९,२०८,५४५	५१२,६१४,७९२	१०७,६८६,१८६
१.५	अन्य प्रत्यक्ष आय	२८,१२९,५६५	१०१,७००,१७०	२०,४४१,५४९
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	७३९,४१२,१५१	३२१,९७२,५०२	३२५,१३५,६५९
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३४७,४८३,७०८	३०७,४८३,७०८	३०७,४८३,७०८
२	व्यय (२.१ देखि २.१० सम्म)	२,९९५,७६६,५८५	६,६६७,०५५,९९६	१,६८०,७२४,७९७
२.१	दावी भुक्तानी (खुद)	१,१८०,६२४,०९६	२,८८५,८२०,९८९	५८६,१५४,६०८
२.२	अभिकर्ता कमिशन	३७५,३७८,६७१	१,२२२,४०१,०६७	२५३,०९९,१०९
२.३	स्वास्थ्य परिक्षण शुल्क	१,३८८,७६०	५,६८१,९६५	९४७,००८
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	३७,५३९,०४८	१२१,२०८,५७०	२६,६०५,६२३
२.६	अन्य प्रत्यक्ष खर्च	३३९,५७०	४,९०६,००६	२२५,५६६
२.७	व्यवस्थापन खर्च	९२,४९८,७७३	१,१८०,१७६,२३९	९४,६९४,३३५
२.८	आयकर	१८९,०४१,३२६	१५९,९६५,३०१	६३,०८०,६९५
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	७६३,४७२,६३३	७३९,४१२,१५१	३४८,४३४,१४६
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	३५५,४८३,७०८	३४७,४८३,७०८	३०७,४८३,७०८
३	वचत (१-२)	३,०७४,३८८,०२४	९,१५५,८४९,५७६	२,२११,२६०,७२९
३.१	जीवन बीमा कोषमा सारेको	२,९७२,८३३,५०४	८,७७८,२१०,४७४	२,१४३,८६०,०२९
३.२	नाफा नोक्सान हिसावमा सारेको	१०१,५५४,५२१	३८०,०९९,११२	६७,४००,७००
अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	५६,१७८,५८०	५२,३७६,९८१	४२,८६०,८८४
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	३,८०१,५९९	१२,२१९,८६८	२,७०३,७९७
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,०९४,४८६	१,०४१,८६९	१,०२०,०७७
३.	घोषित मुनाफा (बोनस) को दर (७२-७३ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७३-७४ देखि हाल सम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	१,२०४,६८५	२,८८५,८२१	६०९,४५३
६.	कुल दावी भुक्तानी संख्यामा	९,२३४	२७,१२९	६,१७५
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	७६३,४७३	७३९,४१२	३४८,४३४

ट्रुटव्यः

- १) कम्पनीको माथी उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाक्षीय मूल्याङ्कन पश्चात् परिवर्तन हुन सक्ने छ ।
- २) वित्तिय विवरणमा उल्लेख गरिएका विवरणहरु लेखा परिक्षण तथा नियमक निकायको निर्देशन पश्चात् हेरफेर हुन सक्ने छ ।

आ.व. २०७४/०७५ को प्रथम त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ को नियम २२ को उपनियम २ को प्रयोजनका लागि)

१) वित्तिय विवरणः

क) प्रथम त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७४/०७/३० गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तिय अनुपातहरु :

बीमाक्षीय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोड्दा वित्तिय अनुपातहरु फरक पर्न सक्छ ।

*प्रति शेयर आम्दानी : २२.९२	प्रति शेयर नेटवर्थ : २६५.७२	पि.ई. अनुपात : ८३.९६	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १,६६६	औसत प्रतिफल दर : ९.०६
-----------------------------	-----------------------------	----------------------	---	-----------------------


*प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।

कम्पनीले आ.व.२०७४/७५ को प्रथम त्रैमासिक अवधि सम्ममा रु. १७.७५ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष सोहि अवधिमा रु.५.८९ करोड मुनाफा आर्जन भएको थियो । उक्त मुनाफाको दाँजोमा यस समिक्षा वर्षको मुनाफामा २०१ प्रतिशतले वृद्धि भएको छ । सो वित्तिय विवरणमा आय व्यय हिसावबाट रु. २९७.२८ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष रु.४,३३६.५३ करोड भएको छ ।

२) व्यवस्थापकिय विश्लेषणः

क) कम्पनीको प्रथम त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु. ३८०.१६ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. २७०.८३ करोडको तुलनामा ४०.६० प्रतिशतले वृद्धि भएको हो । सबै भन्दा उच्च प्रतिफल, समयानुकूल बजार प्रवर्द्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगट्दै आएको छ । कम्पनीले यस प्रथम त्रैमासिक अवधिसम्ममा कुल रु. १२०.४७ करोड दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरुको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ । कम्पनीले प्रथम त्रैमासिक अवधिसम्ममा रु. ४९.७९ अर्ब भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ३५.४३ अर्ब मा ४०.५५ प्रतिशतको वृद्धि हो । कम्पनीले बिमा समितीको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । बढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानि बृद्धिले कम्पनिको वित्तिय क्षमता सुदृढ बनाएको छ ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको बर्गिकरण यस अनुसार छ ।



(*बीमाक्षीय मूल्याङ्कन हुन बाकी)

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ, फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरुलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ ।

ग) विगतको अनुभवबाट कम्पनीको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन ।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको ।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं । ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य : रु. २,३४०	न्यूनतम मूल्य : रु. १,९२१	अन्तिम मूल्य : रु. २,००४	कारोबार संख्या : ८१३,१३१ किता	कारोबार दिन : ५६ दिन
--------------------------	---------------------------	--------------------------	-------------------------------	----------------------

५) समस्या र चुनौती: मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित बचतको माध्यमको रुपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप ससक्त बनाउन जरुरी छ । दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरुमा मात्र लगानी एकिकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ । सन्चालनमा आएका थप नयाँ जीवन बीमा कम्पनीहरुले व्यवसाय गतिविधि अगाडी बढाउँदा जीवन बीमाको दायरा बृद्धि हुने देखिएको भएतापनि तीव्र प्रतिस्पर्धाले ल्याउने चुनौतीहरु प्रति सचेत रहन जरुरी छ । यसै गरी दक्ष जनशक्तिको अभावले केही चुनौतीहरु थपिएका छन । कम्पनीले समयानुकूल व्यवसायिक रणनितिको कार्यान्वयनद्वारा चुनौतीहरुलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ ।

६) संस्थागत सुशासन: कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुर्याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरुलाई समयमै लेखा परिक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परिक्षकको रुपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरि प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरि छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ । कम्पनीले बीमा समिति द्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरु कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषणः आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरुको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरु सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरुलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरु लुकाईएको छैन ।

